

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली,  
२०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण



## २०७९ माघ-चैत्र मसान्त सम्म सम्पादित प्रमुख क्रियाकलापहरूको विवरण

नेपाल सरकार



कृषि तथा पशुपंक्षि विकास मन्त्रालय  
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना  
परियोजना कार्यान्वयन एकाइ, ओखलढुङ्गा

## स्वत प्रकाशन

### (Proactive Discours)

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको व्यवस्था बमोजिम सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हक सम्बन्धी नियमावली, २०६४ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिहरूको विवरण ३/३ महिनामा प्रकाशित गर्नु पर्ने कानूनी व्यवस्था छ । यसका लागि ऐन र नियमावलीमा गरी २० बटा शीर्षकहरू उल्लेख गरिएका छन् । यस प्रकाशनमा यस परियोजना कार्यान्वयन एकाइ ओखलदुङ्गाको आ.व. २०७९। द० को माघ देखि चैत्र मसान्त सम्मको अवधिमा सम्पादित प्रमुख कार्यहरू समावेश गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना  
परियोजना कार्यान्वयन एकाइ, ओखलदुङ्गा ।

मिती: २०८०।०१।१३



# विषय सूची

१. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना .....	1
१.१ परिचय .....	1
१.२ परियोजनाको सोच, लक्ष्य, उद्देश्य .....	1
१.३ परियोजना सञ्चालनको अवधारणा:.....	2
१.४परियोजनाको रणनीति .....	2
१.५परियोजनाका सम्भागहरू:.....	2
१.६. परियोजना सम्भागहरूबिच अन्तरसम्बन्ध .....	2
१.७ परियोजना दस्तावेजमा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधनकेन्द्र (जोन) विकास कार्यक्रम.....	4
१.८जोन सम्भागको मुख्य विशेषताहरू.....	5
१.९कृषि विकास रणनीति र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बिच अन्तरसम्बन्ध .....	5
१.१० पन्थ्रौं योजना र परियोजना.....	6
२. परियोजना कार्यान्वयन एकाइ ओखलढुङ्गा .....	7
२.१ परिचय .....	7
२.२ कृषकहरूको आयस्तर अभिवृद्धि गर्न जोन कार्यक्रमकाका उद्देश्यहरू .....	7
२.३ जोनहरूको संक्षिप्त कार्यक्षेत्र.....	8
२.४. जोन कार्यालयबाट पाइने सेवा सुविधाहरूको विवरण .....	Error! Bookmark not defined.
२.५. आ.व.०७९/०८० सम्म सुचिकृत लाभग्राहीहरूको विवरण.....	
२.६ परियोजना कार्यान्वयन इकाइको दरबन्दि विवरण.....	Error! Bookmark not defined.
२.७हाल कार्यरत कर्मचारीहरूको विवरण.....	Error! Bookmark not defined.
३ तेस्रो त्रैमासिक प्रगति विवरण.....	12
३.१ आ.व. २०७९/८० को तेस्रो त्रैमासिक प्रगती .....	Error! Bookmark not defined.
३.२ आ.व. २०७९।८० को माघ देखि चैत्रसम्म सम्पन्न भएको मुख्य मुख्य कार्यक्रमहरू.....	13
३.३ आ.व.२०७९/८० को माघ देखि चैत्र सम्ममा लाभान्वित जनसंख्या.....	
४. सूचना अधिकारी र प्रमुखको नाम र पद .....	14
५. कार्यालय सम्बन्धी सुचना सम्प्रेशण .....	15
६. सेवा प्रदान गर्ने निकायको शाखा र जिस्मेवार अधिकारी, सम्बन्धित शाखा प्रमुख .....	15



७. सेवा प्राप्त गर्ने लाग्ने दस्तुर र अवधि .....	16
८. निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी .....	16
९. सार्वजनिक निकायको वेबसाइटः.....	167

ग



नेपाल सरकार  
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना  
परियोजना कार्यान्वयन एकाई  
(कार्यालय बोखलडुङ्गा र सोलुखुंगा)

# १. प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

## १.१ परिचय

करिब ६५ प्रतिशत जनशक्ति क्रियाशिल रहेको तथा राष्ट्रको अर्थतन्त्रको मेरुदण्ड रहेको नेपालको कृषि क्षेत्रमा सिमान्तकृत कृषक तथा निर्वाहमुखि कृषि प्रणालिको बाहुल्यता, तीव्र गतिमा बढेको अव्यवस्थित सहरीहरणबाट कृषि योग्य उर्वर भूमिको भौतिक संरचनामा रूपान्तरण तथा जमिनको बढ्दो खण्डकरण, सकृय जनशक्तिको पलायन, कृषि क्षेत्रमा बढ्दो उत्पादन लागत, बाली विवधिकरण, प्रतिस्पर्धी क्षमता तथा कृषि उपजको बजारीकरण तथा बजारमुखि उत्पादन आदि नेपालको कृषि क्षेत्रका मुख्य चुनौतीहरु रहेको अवस्थामा नेपालले अन्तराष्ट्रिय समुदायमा गरेका सन्धी सम्झौता दीगो विकास लक्ष्य २०३० तथा राष्ट्रिय नीतिहरूलाई समेतलाई मध्य नजर गर्दै कृषि उत्पादनलाई प्रतिस्पर्धात्मक, व्यवसायीकरण गर्दै औद्योगिकरणको जग बसाल्न तथा रोजगारीको सृजना, खाद्य तथा पोषण सुरक्षामा टेवा पुर्याउन कृषि पेशामा युवा आकर्षण बढाइ सम्मानित पेशा बनाइ कृषि क्षेत्रको आधुनिकीकरण मार्फत राष्ट्रिय अर्थतन्त्रलाई मजबुत बनाउन अपरिहार्य छ । यीनै आवश्यकतालाई मुर्त रूप दिन कृषि उत्पादनका आवश्यक प्रविधि तथा सामाग्रीको व्यवस्था, कृषि उत्पादनमा यान्त्रीकरण तथा प्रशोधन, बजारीकरणमा पूर्वाधारको व्यवस्था जस्ता कृषि क्षेत्रको आधुनिकीकरण मार्फत कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढ़ि गराउने मार्गिचित्रप्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले देखेको छ ।

स्वदेशीसोच, स्वदेशी लगानी र आन्तरिक संस्थागत जनशक्तिबाट तयार भएको एवं दीगोआत्मिनभर्रएवंव्यावसायिककृषिक्षेत्रकोपरिकल्पना सहित कृषिविकासको२०वर्षे रणनीती(ADS) (२०१५-२०३५) कार्यान्वयनको सहयोगी परियोजनाको रूपमा नेपाल सरकारले २०७३ श्रावण-२०८२ असार(१० वर्ष) को लागि "प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना" को शुरुवात गरेको हो ।

## १.२ परियोजनाको सोच, लक्ष्य, उद्देश्य

### सोच

- कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रूपान्तरित आधुनिक, व्यवसायिक, दिगो एवं आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने ।

### लक्ष्य

- समग्र कृषि मूल्य श्रृंखलाका अवयवहरूको एकीकृत संयोजन र परिचालन मार्फत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकरण उन्मुख दिगो आर्थिक अवसरहरु सृजना गरि राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने ।

### उद्देश्य

- प्रमुख कृषि उपजहरूको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने
- निर्यात योग्य कृषि बस्तुहरूको मूल्य अभिवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने,
- कृषि लाई सम्मानजनक नाफामुखी व्यवसायका रूपमा विकास गर्दै रोजगारीका अवसरहरु सृजना गर्ने, र
- बहुसरोकारवाला निकायहरु विचको कार्यमूलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने ।

## १.३ परियोजना सन्वालनको अवधारणा:

- कृषियोग्य जमिनको चकलाबन्दी
- विशिष्टिकृत व्यावसायीकरण
- उन्नत प्रविधि र गुणस्तरिय पुर्वाधार विकास
- अन्तर्राष्ट्रियरूपमावजारमा प्रतिस्पर्धिकृषि र औद्योगीकरण
- उपलब्धीमा आधारित सहजिकरण (Smart Output based Facilitation)



## १.४ परियोजनाको रणनीति

१. भूमिको बैज्ञानिक उपयोग
२. आधुनिक कृषि प्रविधिहरूको अवलम्बन
३. कृषिमा यान्त्रीकरण
४. कृषि उत्पादनको प्रशोधनतथा बजारीकरण पूर्वाधारहरूको विकास
५. कृषि अनुसन्धान-शिक्षा-प्रसार प्रणालीको सुदृढ़ समन्वय एवं आधुनिकीकरण
६. प्रतिफलमा आधारित प्रोत्साहन प्रणालीको अवलम्बन
७. गुणस्तर नियन्त्रण तथा खाद्य स्वच्छता अभिवृद्धि
८. वातावरण परिवर्तन अनुकूलीत कृषि प्रणाली अवलम्बन

## १.५ परियोजनाका सम्भागहरू:

- साना व्यवसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम
- व्यवसायिक कृषि उत्पादन केन्द्र (ब्लक) विकास कार्यक्रम
- व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम
- बहुत व्यवसायिक कृषि उत्पादन तथा औद्योगिक केन्द्र (सुपरजोन) विकास कार्यक्रम

## १.६. परियोजना सम्भागहरूबिच अन्तरसम्बन्ध

यस परियोजनामा रहेका सम्भागहरूमा उत्पादन बृद्धि तर्फ पकेट इकाई, व्यवसायिक उत्पादनका लागि ब्लक इकाई, मूल्य अभिवृद्धि र बजारीकरणका संरचना सहितको उत्पादन क्षेत्रलाई जोन इकाई र कृषिजन्य उद्योग सहितको विशेष उत्पादन क्षेत्रलाई सुपरजोन इकाईको रूपमा रहेका छन् । बाली/वस्तु विशेषका पकेट तथा ब्लकहरूबाट उत्पादित उत्पादन सोही बाली/वस्तुका जोन/सुपरजोनमा रहने कृषि बजार एवं प्रशोधन उद्योगको लागि कृषि उपज तथा कच्चा पदार्थको रूपमा कार्य गर्ने तथा यसबाट बजारमुखि उत्पादन गर्न पकेट तथा ब्लकलाई प्रोत्साहन मिल्ने हुँदा दोहोरे अन्तरसम्बन्ध रहन्छ ।

यस परियोजनाका सम्भागहरूमा समावेश नभएका कृषकहरूले समेत यस्ता सम्भागहरूमा विकास भएका प्रविधिको अवलम्बन गरी लाभ लिन सक्नेछन् तथा यस्ता कृषकहरूबाट अन्य कृषकहरूले तथा समग्र क्षेत्रले लाभ लिई परियोजनाको spillover effect मार्फत आर्थिक समृद्धिको ढोका खुल्ने छ । परियोजनाका विभिन्न सम्भागहरूबिचको कार्यमूलक अन्तरसम्बन्ध तल दिइएको छ ।



### सुपरजोन

- औद्योगिक कार्य: अन्तिम रूपमा उपभोग्य वस्तुको उत्पादन
- अनुसन्धान कार्य: नव प्रवर्द्धन तथा अनुसन्धान
- शैक्षिक कार्य: मानव संशाधन विकास
- बजारीकरण कार्य: प्रशोधित उपजको बजारीकरण
- नियामक कार्य: गुणस्तर नियन्त्रण र अनुसन्धान

### जोन

- बजारीकरण कार्य: कृषि उद्योगजन्य उद्योगका लागि आवश्यक कच्चा पदार्थको बजारीकरण
- प्रशोधन कार्य: उद्योग संचालनका लागि आवश्यक कच्चा पदार्थ उत्पादनका लागि प्रथमिक प्रशोधन
- भण्डारण कार्य: संकलन
- श्रोत केन्द्र विकास कार्य: उत्पादन सामग्री उत्पादन

### ब्लक

- उद्यम विकास कार्य: फर्म रजिष्ट्रेशन तथा कृषि व्यवसाय विकास
- वृद्धि प्रबर्द्धन कार्य: उत्पादकत्व अभिवृद्धि
- मानव श्रोत साधन व्यवस्थापन कार्य: कृषि उद्यम विकास
- प्रदर्शन तथा प्रविधि हस्तान्तरण कार्य: सहभागितात्मक व्यवसायिक उत्पादन प्रदर्शन

### पकेट

- उत्पादन कार्य: कृषि वस्तुहरूको प्राथमिक उत्पादन
- प्रविधि प्रसार कार्य: नविनतम कृषि प्रविधिको प्रसार



## १.७ परियोजना दस्तावेजमा व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम

राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भवताका आधारमा तोकिएको पूर्वाधार हरु भएको र तोकिएको बाली / वस्तुमा न्यूनतम ५०० हेक्टरमा संचालन भएको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रका रूपमा जोनहरु रहेछन् । कृषि क्षेत्रको आधुनिकरणमा योगदान पुर्याउने गरी जोनमा समावेस गरिएका बाली / वस्तुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्नु, जोन क्षेत्रमा कृषि यान्त्रिकरण, कृषि पूर्वाधार विकास एवं व्यावसायिकरण प्रवर्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरुको स्थापना मार्फत कृषि आधुनिकीकरणको आधारशिल तयार गर्ने जस्ता व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम संचालनका उद्देश्यहरु रहने छन् ।

परियोजना अवधिमा सम्भाव्यताका आधारमा जोनहरुको संख्या न्यूनतम ३०० पुर्याइनेछ । सम्बन्धित संचालक समितिको सहमति तथा सम्बन्धित परियोजना कार्यन्वयन ईकाइको सिफारिशमा परियोजना व्यवस्थापन इकाइले आपसका जोडिएका क्षेत्रहरु समेटि जोन क्षेत्र विस्तार गर्न सक्नेछ । यस कार्यक्रमबाट व्यवसायिक कृषक समुहहरु तथा सहकारीहरु, जलउपभोक्ता समितिहरु, निजी कृषि उद्यमी तथा व्यवसायीहरु (कानुन बमोजिम दर्ता भएका कम्पनीहरु) लाभान्वित हुनेछन् ।

जोन क्षेत्रमा रासायनिक तथा प्राङ्गणिक मल, उन्नत तथा हाइब्रिड विउ विजन, रसायनिक एवं जैविक विषादिहरु लगायतका उत्पादन सामग्रीहरुमा तोकिएको बमोजिम अनुदान सहयोग उपलब्ध गराइने छ । जोनमा सम्बन्धित बाली / वस्तुमा सहभागीतात्मक व्यवसायिक उत्पादन प्रविधि प्रदर्शन संचालन गरिने छ भने उत्पादन प्रविधि, बजारीकरण, मूल्य शृङ्खला विकास लगायतका विविध पक्षहरु समेटिने गरी स्थलगत तालिम कार्यक्रम संचालन गरिने छ । यान्त्रिकरण प्रवर्धनका लागी उत्पादन देखी बजारीकरण सम्म आवश्यक पनै सबै प्रकारका मेशीनरी औजार उपकरणको सेट सहितको सेवा उपलब्ध गराउन Custom Hiring Centre स्थापनाका लागी पुँजीगत अनुदान उपलब्ध गराइने छ । त्यस्तै व्यवसायीकरणका लागी प्राथमिक प्रशोधन केन्द्र, गोदाम घर, ग्रेडिङ लगायतका उत्पदानोपरान्त आवश्यक पुर्वाधारहरु रहेको एक पोष्ट हार्मेस्ट सेन्टर निर्माण गरिने छ । पुर्वाधार विकास सहयोग तर्फ लिफ्ट सिंचाई डिप तथा स्यालो ट्रुबवेलजडान, सिंचाई कुलो मर्मत तथा सुधार, आवश्यक कृषि पुर्वाधारहरु (community seed banks, processing, grading and packaging units, marketing infrastructures, CAESC Infrastructures\Laboratories) लगायतमा सहयोग पुर्याइने छ । साथै प्राङ्गारीक मल कारखाना, टिस्युकल्वर ल्याव, हाइटेक नर्सरी लगायतका पुर्वाधार निर्माणमा सहयोग पुर्याइने छ ।

## १.८ जोन सम्भागको मुख्य विशेषताहरू

विशेषताहरू	जोन
बालीको क्षेत्रफल हे.	कम्तिमा ५००
कार्यमूलक सम्बन्ध	कृषि उपज उत्पादन, प्रविधि विस्तार र प्राथमिक प्रशोधन
लाभान्वित वर्ग	कृषक समुह, व्यवसायिक कृषक सहकारी, जल उपभोक्ता समितिहरू, कृषि उद्यमी।
लाभान्वित हुनसक्ने वर्गहरू	आसपासका अन्य २०० जना
कार्यक्रमको प्रकार	बीउ, विरुवा, माछा, भुरा, मल तथा विषादी, यान्त्रीकरण, सिचाइ, सडक, विद्युत, सरकारी सहयोग, ऋण, बाली सुरक्षण नीति, सहजीकरण र क्षमता विकास
निर्माण प्रकृया	जिल्लाबाट भौगोलिक सम्भाव्यताका रूपमा पहिचान भइ आएका बालीहरूको पहिलो वर्षको लागि जम्मा ३० वटा र आयोजना अवधिमा सम्भाव्यताका
संचालन प्रकृया	जोन व्यवस्थापन क्षमितिहार्तापुग्ने
कार्यान्वयन इकाइ	जोन कार्यान्वयन इकाइ

## १.९ कृषि विकास रणनीति र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना विच अन्तरसम्बन्ध

नेपालको कृषि क्षेत्रलाई मागर्निर्देश गरी बलियो कृषि अर्थतन्त्र तथा रोजगारी सृजना, श्रमिक र जमिनको उत्पादकत्व बढ़ावा, ग्रामिण विकास, व्यापमर सन्तुलन, जलवायु परिवर्तन, उत्पादन, वितरण तथा प्रशोधन जस्ता कृषिक्षेत्रभित्रकमा जटिलताहरूको सम्बोधनबाट नेपालको कृषिक्षेत्रलाई आत्मनिर्भर, प्रतिस्पर्धी, समावेसी, दीगोपन तथा खाद्य तथा पोषण सुरक्षाको परिकल्पना कृषि विकास रणनीतिले गरेको छ। यी परिकल्पनालाई मूर्त रूप दिन एडीएसले चार रणनीतिक सम्भागहरू सुशासन, उत्पादकत्व, नाफामुलक व्यवसायीकरण र प्रतिस्पर्धी क्षमतामा बढ़ावा मार्फत आधार कार्यक्रम, खास महत्वका कार्यक्रम, र अन्य कार्यक्रमहरू मूर्फत कार्यान्वयन गरिने तय गरिएको छ। खास महत्वका कार्यक्रम अन्तर्गत खाद्य तथा पोषण सुरक्षा कार्यक्रम, विकेन्द्रित विज्ञान, प्रविधि र शिक्षा कार्यक्रम, मूल्य शृङ्खला विकास कार्यक्रम र नव प्रवर्तनकारी तथा कृषि उद्यम कार्यक्रम गरी चारवटा कार्यक्रम रहेका छन्। कृषि विकास रणनीतिको रणनीतिक उद्देश्य हासिल गर्न कृषि मूल्य शृङ्खलाका विवध अवयवहरूको उचित संयोजन मार्फत कृषि क्षेत्रलाई प्रत्यक्ष उद्योगसंग आवद्ध गराइ कृषिको औद्योगिकरण तथा व्यवसायीकरण गर्न सहयोगी निकायका रूपमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको विकास गरिएको छ। एडीएस मा परिकल्पीत कार्यक्रमहरू प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले आत्मसात गरेको छ जुन यस प्रकार रहेको छ।

- खाद्य तथा पोषण सुरक्षा कार्यक्रम: पकेट, ब्लक, जोन र सुपरजोनहरूमा कृषिजन्य उत्पादन बढ़ाका कार्यक्रम सञ्चालनबाट खाद्य तथा पोषण सुरक्षा सुनिश्चित पार्ने।
- विकेन्द्रित विज्ञान, प्रविधि र शिक्षा कार्यक्रम: कृषिस्नातकहरूलाई ईन्टर्नकोर्सप्रमा सेवा प्रदान गर्ने व्यवस्था गरि कृषि शिक्षालाई प्रत्यक्ष रूपमा कृषिप्रसारसँग जोडीएको।
- मूल्य शृङ्खला विकास कार्यक्रम: परियोजनाबाट पकेट, ब्लक, जोन र सपु रजोनहरूको स्थापनाबाट कृषि उपजका मूल्य शृङ्खला विकासगरीएको, कृषि उद्योगहरूको स्थापना, आवश्यकता अनुसार बालीहरूको मूल्य शृङ्खला विकास, स्थानीय बालीहरूको पकेट स्थापना र मूल्यशृङ्खला।

४. नव प्रवर्तनकारी तथा कृषि उद्यम कार्यक्रमः व्यवसाय विकास सेवा केन्द्रहरूको स्थापना, साना तथा मझौला व्यवसायहरूको स्थापना, लक्षित वर्गको लागि अनुदान, नया प्रविधिकोआयात ।
५. विकेन्द्रित शिक्षा, विज्ञान प्रविधि तथा प्रसार कार्यक्रमःब्लक, जोन र सुपर जोनहरूमा कृषि शिक्षा, प्रसार तथा अनुसन्धान इकाईहरूको स्थापना तथा सञ्चालन ।

## १.१० पन्थ्रौं योजना र परियोजना

कृषि विकास रणनीतिको सहयोगी परियोजनाको रूपमा कार्यान्वयनमा रहेको यस परियोजनाले कृषि, पशुपन्थ्री तथा मत्स्यजन्य उत्पादनको व्यवसायीकरण,यान्त्रिकीकरण र विविधीकरणगरी यस क्षेत्रलाई प्रतिस्पर्धी बनाउन जोड दिएको छ। परियोजनाका चार सम्भागहरू पकेट, ब्लक, जोन र सुपरजोनको माध्यमबाट कृषि उत्पादन र उत्पादकत्वमा वृद्धि गरी देशलाई विभिन्न बाली, वस्तुहरूमा आत्मनिर्भरता तर्फ उन्मुख गराउन यस परियोजनाले सहयोग गर्नेछ। पन्थ्रौं योजनाले यस परियोजनालाई कृषि क्षेत्रको रूपान्तरणकारी आयोजनाको रूपमा पहिचान गरेको छ।





## २. परियोजना कार्यान्वयन एकाई ओखलदुङ्गा

### २.१ परिचय

"व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (जोन) विकास कार्यक्रम सञ्चालन कार्यविधि-२०७३" अनुसार राष्ट्रिय प्राथमिकता र स्थानिय सम्भाव्यतका आधारमा सडक, सिंचाइ, विद्युत को पहुँच भएको वा हुन सक्ने, वित्तीय संस्थाहरुको पहुँच र बजारको उपलब्धता भएको तथा तोकिएको क्षेत्रफल चाक्लाबन्दी भएको र तोकीएको बालीमा न्यूनतम ५०० हेमा सञ्चालन भएको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र लाई जोन भनिन्छ । आ.व. २०७४/७५ सालबाट सोलुखुम्बु जिल्लामा सुन्तला जोन कार्यक्रम सञ्चालनमा आएपश्चात आ.व. २०७५/७६ मा अदुवा वेसार जोन आलु जोन सञ्चालन हुदै आएको र आ.व. २०७७/७८ मा सोलुखुम्बु जिल्लामा गाभेपछि हाल यस परियोजना कार्यान्वयन एकाई बाट काम कार्वाहि हेर्ने गरि परियोजना कार्यान्वयन एकाई ओखलदुङ्गामा आलु र बाखा जोन त्यसैगरी जोन प्राविधिक एकाई सोलुखुम्बुमा किवि/अदुवा/वेसार/स्याउ/ओखर जोन सञ्चालन हुदै आएको छ । विभिन्न जोन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने प्रशासनिक इकाइलाई परियोना कार्यान्वयन इकाई भनिन्छ । प्रत्येक जोन क्षेत्रमा सूचिकृत कृषक समूह, कृषि सहकारी, कृषि उद्यमीहरुबाट छानिएका व्यक्तिको प्रतिनिधित्वबाट ३३ प्रतिशत महिला सहितको ९ सदस्यीय जोन सञ्चालक समिति गठन हुन्छ ।

### २.२ कृषकहरुको आयस्तर अभिवृद्धि गर्न जोन कार्यक्रमकाका उद्देश्यहरु

- जोनमा समावेस विशिष्टिकृत बालीहरुको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने ।
- जोन क्षेत्रमा कृषि यान्त्रीकरण, कृषि पूर्वाधार विकास एवं व्यवसायीकरण प्रबर्द्धन तथा प्रारम्भिक प्रशोधन केन्द्रहरुको स्थापनामार्फत कृषि आधुनिकीकरणको आधारशिला तयार गर्ने
- जोन तथा आसपासका क्षेत्रहरुमा रोजगारी शृंजना गर्ने ।
- कृषि सहकारी/कृषक समूह/कृषि उद्यमीहरुको व्यवसायिक क्षमता अभिवृद्धि गरि बजारमुखि उत्पादनमा जोड दिने ।
- कृषि आधुनिकीकरण मार्फत कृषिलाई सम्मानित पेशा बनाउदै आत्मनिर्भर कृषि अर्थतन्त्रको आधारशिला निर्माण गर्ने ।

## २.३ जोनहरुको संक्षिप्त परिचय र कार्यक्रम


जोन/सुपरजोन	स्थापना वर्ष	परियोजनापूर्वको क्षेत्रफल(हे)	परियोजनापूर्वको उत्पादकत्व (मे.टन/हे)	जोन/सुपरजोन लेटाकेको २०७७/७८ सम्मको क्षेत्रफल(हे) वा पशुको हकमा संख्या	जोन/सुपरजोनको हालको उत्पादन(मे.टन)	हालको उत्पाद कत्व (मे.टन/हे)	कमाण्डस्टेच (पालिकाको नाम, वडा आदि)	कैफियत
सुन्तला	२०७३/७४	८३	६.८४	४६२	१३४३	८.५	थुलुङ दुधकोसी गा.पा २, ३, ६, ७रद मान्या दुधकोसी गा.पा ४ २ ५	अनुसरण सोलुखुम्बु
अदुवा/बेसार	२०७५/७६	९८		२६०	५७२०	२२	थुलुङ दुधकोसी गा.पा १, २, ३, ४, ५ र ९ नेचासल्यान गा.पा र सोताङ्गगा.पाका सबै वडा	
किवी	२०७६/७७	७५		१६१.५	२५ देखी ३०	७ (५ वर्ष पुरानो बोट १२)	सोलु दुध कुण्ड न.पा, थुलुङ दुधकोसी गा.पा र नेचासल्यान गा.पाकासबै वडा	सोलुखुम्बु
स्याउ/ओखर	२०७८/७९			३१			सोलु दुधकुण्ड नगरपालिका वडा न ८ र ९, थुलुङ दुधकोशी गाउँपालिकावडा न १, लिखुपिके गाउँपालिका वडा न १ र ३	सोलुखुम्बु
बाख्ता	२०७८/७९	३७५.६		६५१५			मानेभन्जायङ्ग गाउँपालिका वडा न २, ३, ५, ६, ७, ८ र ९, सुनकोशी गाउँपालिका बाट वडा न १, २, ३ र ४, चम्पादेवी गाउँपालिका वडा.नं. १ र २	ओखलढुङ्गा
आलु	२०७४/७५	७९१		१९१८	२७०२१	२४	सिद्धिचरण न.पा. वडा नं. ५, ६, ७ मोलुङ गा.पा. वडा नं. ६, ७, ८ खिजिदेम्बा गा.पा. वडा नं. ६, ७, ८ र चिशखुगढी गा.पा. ७	

## २.४. जोन कार्यालयबाट पाइने सेवा सुविधाहरूको विवरण

सि. नं	विवरण	सहजिकरण (Facilitation)
१	कृषि उत्पादन सामग्रीहरू स्रोत केन्द्र शांत केन्द्र(वीउ, वेर्ना, विरुवा, लगायत)	५० प्रतिशत
२	प्राविधिक सहयोग	१०० प्रतिशत
३	प्रयोगशाला सेवाहरू	८५ प्रतिशत
४	कृषि औजार तथा उपकरणहरू	५० प्रतिशत
५	साना सिंचाइ पूर्वाधारहरू	८५ प्रतिशत
६	उत्पादनोपरान्त तथा कृषि व्यवसाय सेवा पूर्वाधारहरू	८५ प्रतिशत



२.५ आ.व.०७९/०८० सम्म सुचिकृत लाभग्राहीहरुको विवरण





## २.६ परियोजना कार्यान्वयन इकाइको दरबन्दि विवरण

परियोजना कार्यान्वयन एकाइ, ओखलढुङ्गा  
वरिष्ठ कृषि अधिकृत रा.प.द्वी (प्रा.) कृषि सेवा-१

प्राविधिक एकाइ सोलुखुम्बु	प्रविधि विस्तार शाखा ओखलढुङ्गा	आर्थिक प्रशासन शाखा
कृषि अधिकृत(रा.प.तृ. प्रा.) कृषि सेवा-१	कृषि अधिकृत(रा.प.तृ. प्रा.) कृषि सेवा-१	लेखापाल (रा.प.अनं. प्र.)-१
नायब प्राविधिक सहायक (रा.प.अनं द्वी)-६	पशु विकास अधिकृत(रा.प.तृ. प्रा.) कृषि सेवा-१ करार	नायब सुब्बा (रा.प.अनं.प्र.)-१ कम्प्युटर अपरेटर-(रा.प.अनं.प्र.)-१ करार
कार्यालय सहयोगी सेवा करार- १	नायब प्राविधिक सहायक (रा.प.अनं द्वी)-४	कार्यालय सहयोगी – ३ सेवा करार

## २.७. हाल कार्यरत कर्मचारीहरूको विवरण

क्र.सं.	कर्मचारीको नाम	पद	स्थानीय ठेगाना	शैक्षिक योग्यता
१	श्री कृष्ण प्रसाद पौडेल	बरिष्ठ कृषि अधिकृत	भरतपुर म.न.पा-१३,चितवन	Bsc.Agriculture
२	श्री सरना भुजेल	पशु विकास अधिकृत	भोटनसपा-७,सिन्धुपाल्चोक	Bsc.veterinary
३	श्री सुमन कुमार साह	कृषि इन्जिनियर	धनुषाधाम न.पा	
४	श्री राजेन्द्र राजभण्डारी	नायब सुब्बा	सिद्धिचरण न.पा.११	१०+२
५	श्री गोबिन्द बहादुर श्रेष्ठ	लेखापाल	रामप्रसाद राई गा.पा.४	१०+२
६	श्री सरिता दाहाल	ना.प्रा.स	सिद्धिचरण न.पा-४	JTA
७	श्री लीला कुमार श्रेष्ठ	ना.प्रा.स	चिसंखुगाढी गा.पा-२	JTA
८	श्री संजय बस्नेत	ना.प्रा.स	सोलु.दु.न.पा-११	JTA
९	श्री कविता मगर	ना.प्रा.स	सोलु दु.न.पा-११	१०+२ JT
१०	श्री सुष्मा राई	ना.प्रा.स	माघ दुधकोशी गा.पा-५	JTA
११	श्री पार्वता बस्नेत	ना.प्रा.स	सोताङ्ग गा.पा-५	JTA
१२	श्री शोभा कुमारी मगर	ना.प्रा.स	सिद्धिचरण न.पा-१०	JTA
१३	श्री सुदिप कट्टाल	ना.प.से.प्रा.	सिद्धिचरण न.पा-३	JTA
१४	श्री सुनिता कार्की	ना.प.से.प्रा	मोलुङ्ग गा.पा-५	१०+२VJT
१५	जनक तामाङ्ग	ह.स.चा	सिद्धिचरण न.पा-८	SLC
१६	श्री मिन बहादुर बानिया	का.स	सिद्धिचरण न.पा-९	१०+२
१७	श्री मनोज खड्का	का.स	सोलु दु.न.पा.११	१०+२
१८	श्री कल्पना गुरुङ	का.स	सिद्धिचरण न.पा-११	SLC
१९	श्री सन्तोष नाथिरङ्ग	का.स	सोताङ्ग गा.पा-५	SLC
२०	श्री कृष्ण बहादुर खन्ती	का.स	सिद्धिचरण न.पा.११	SLC



### ३. तेस्रो त्रैमासिक प्रगति विवरण

#### ३.१ आ.व. २०७९/८० को तेस्रो त्रैमासिक प्रगति विवरण

भारित प्रगति

बजेट रु.हजारमा

कार्यक्रम/क्रियाकलापहरू	बार्षिक लक्ष्य			तेस्रो त्रैमासिक लक्ष्य			तेस्रो त्रैमासिक		९ महिना अवधि
	परिमाण	भार	बजेट	परिमाण	भार	बजेट	भारित प्रगति	भारित प्रतिशत	
पूँजीगत तर्फ	२९	८.८१	५६४३	१०	३.२७	२१००	३	३०	४१.३७
चालु तर्फ	१३५३९	९९.२१	५८५२८	६४५.५	४२.३२	२७१२०	३२९	५१	३९.७९
जम्मा			६४९७९			२९२२०			

बित्तिय प्रगति

बजेट रु.हजारमा

कार्यक्रम/क्रियाकलापहरू	बार्षिक विनियोजन	तेस्रो त्रैमासिक विनियोजन	तेस्रो त्रैमासिक खर्च	खर्च प्रतिशत	९ महिना अवधि बजेट विनियोजन	९ महिना अवधि खर्च प्रतिशत
पूँजीगत तर्फ	५६४२.९	२१००	५५६.७५९	२६.५१	४६२५	२३.५१
चालु तर्फ	५८५२८.८४५	२७१२०	८८३२.६८९	३२.५७	४७८९२	३०.०१
जम्मा	६४९७९.७४५	२९२२०	९३८९.४४८	३२.१३		

**३.२आ.व. २०७९।८० को माघ देखि चैत्र मसाम्न सम्पन्न भएको मुख्य मुख्य  
कार्यक्रमहरू**

क्र स.	बजेट उ.शिर्षकन.	माघ देखि चैत्र महिना सम्ममा सम्पन्न मुख्य मुख्य कार्यक्रमहरू	सम्पन्न भएका कार्यक्रमको मूल्य मूल्य उपलब्धीहरू	कैफियत
१	३१२००१०६	<p>आ.व. २०७९/०८०को वार्षिक स्वीकृत कार्यक्रम अनुसार साना सिंचाई कार्यक्रमको लागि सम्झौता भएका ३ वटाकृषि समूह/सहकारी/फार्महरूको फिल्ड अनुगमन गरी भुक्तानी दिने काम सम्पन्न ।</p> <p>आ.व. २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाखा जोनबाट अवलोकन भ्रमण कार्यक्रम सम्पन्न ।</p> <p>आ.व. २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार २ वटा जिल्ला स्तरीय योजना तर्जुमा गोष्ठी सम्पन्न ।</p> <p>आ.व. २०७९/०८०को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आलु जोनबाट पि.वि.एस आलुको बिउ वितरण कार्यक्रम सम्पन्न ।</p>	<p>यस परियोजनाको आ.व. २०७९/८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार सिंचाईको लागि सम्झौता भई काम सम्पन्न गर्ने ३ वटा कृषक समूह/सहकारी/फार्महरूको फिल्ड अनुगमन गरी प्राविधिक मूल्याङ्कनको आधारमा भुक्तानी दिने काम सम्पन्न भयो ।</p> <p>यस प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ ओखलदुंगाको आ.व. २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाखा जोनबाट जोन संचालन समन्वय समितिको एवं कर्मचारीको मिति २०७९/१२/२० देखि मिति २०७९/१२/२३ सम्म अध्ययन अवलोकन भ्रमण सम्पन्न ।</p> <p>यस परियोजनाको आ.व. २०७९/८०को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आगामी आ.व.को लागि कार्यक्रम प्रस्तावको निमित्त सोलुखुम्बु र ओखलदुंगा जिल्लामा २ वटा जिल्ला स्तरी गोष्ठी सम्पन्न ।</p> <p>यस प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट आ.व. २०७९/०८०को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आलु जोनबाट २७०० आलुको पूर्व मूल बीउ पि.वि.एस आलु जोन क्षेत्र भित्रका कृषकहरूलाई वितरण गर्ने काम सम्पन्न भएको ।</p>	
		<p>आ.व. २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय तहमा संचालित पकेट/ब्लक विकास कार्यक्रमको प्रगति समिक्षा तथा अभिमुखिकरण गोष्ठी कार्यक्रम सम्पन्न ।</p>	<p>यस परियोजनाको आ.व. २०७९/८०को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय तहहरूमा संचालित पकेट विकास कार्यक्रमको प्रगति समिक्षा तथा अभिमुखिकरण गोष्ठी ओखलदुंगा र सोलुखुम्बु जिल्लामा सम्पन्न ।</p>	
		<p>आ.व. २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम कार्यक्रम अनुसार स्थानीय तहहरूमा संचालित पकेट/ब्लक विकास कार्यक्रमको प्रगति समिक्षा तथा अभिमुखिकरण गोष्ठी सम्पन्न ।</p>	<p>यस परियोजनाको आ.व. २०७९/८०को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय तहहरूमा संचालित पकेट विकास कार्यक्रमको प्रगति समिक्षा तथा अभिमुखिकरण गोष्ठी ओखलदुंगा र सोलुखुम्बु जिल्लामा सम्पन्न ।</p>	



		आ.व. २०७९/०८० को वार्षिक स्वीकृत कार्यक्रम कार्यक्रम अनुसार ५०% अनुदानमा कृषि यान्त्रीकरण वितरण कार्यक्रम वितरण सम्पन्न।	यस परियोजनाको आ.व. २०७९/८०को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय ५०% अनुदानमा ६ वटा चाप कटर, ६ वटा मिनिटिलर, कम्बाइन मिल-२ र ब्रस कटर-१ वटा ओखलदुङ्गा र सोलुखुम्बु जिल्लामा वितरण सम्पन्न।	
--	--	--	---	--

३.३ आ.व. २०७९/८० माघ देखि चैत्र सम्ममा लाभान्वित जनसंख्या

परियोजना कार्यान्वयन एकाइ ओखलदुङ्गा	जोन सुपरजोनको नाम	जोन सुपरजोनले ढाकेको क्षेत्रफल हे.	समूह/सह कारी/फार्म	महिला	पुरुष	जम्मा	दलित	जनजाती	अन्य	युवा	जम्मा
	आलु	१९१८	११	१७	२६	४३	३	३५	५	२९	७२
	बाख्ता	६५१५	२०	१३	२८	४१	४	२१	१६	३५	७६
	किवि	१६१.५	३१	१८	२१	३९	७	२१	११	३२	७१
	स्याउ/ओखर	३१	८	३	१०	१३	१	११	१	७	२०
जम्मा											२३९

३.४ आ.व. २०७३/०७४ देखि आ.व. २०७९/०८० को ९ महिना अवधि सम्मको लाभान्वित जनसंख्या

समूह/सहकारी/निजी उद्यमी/कम्पनी	महिला	पुरुष	जम्मा	दलित	जनजनती	अन्य	युवा	कुल जम्मा
२०७३/७४ देखि २०७६/७९ सम्म	२८९८	२६७१	५५६९	७२३	२३२८	२५१८	३८५१	५५६९
आ.व. २०७९/८० को ९ महिना	८२	१२०	२०२	१९	१५९	५६	१७५	४०९
जम्मा	२९८०	२७९१	५७७१	७४२	२४८७	२५७४	४०२६	५९७८





## ४. सूचना अधिकारी र प्रमुखको नाम र पद

क. कार्यालय प्रमुख श्री कृष्ण प्रसाद पौडेल

ख. सूचना अधिकारी श्री सरिता दाहाल

## ५. कार्यालय सम्बन्धी सूचना सम्प्रेशण

यस कार्यालयको कार्यक्रम सम्बन्धी सूचना यस कृषक प्रतिनिधिहरूलाई BULK SMS वाट जानकारी गराइएको छ।

यसका साथै कार्यालयको वेबसाइट <https://piuokhaldhunga.pmamp.gov.np/> राष्ट्रिय दैनिक स्थानीयएफ.एमहरू, कार्यालयको फेसबुक

अकाउन्ट <https://www.facebook.com/profile.php?id=100073521177916> कार्यालयको सूचना पाटीतथाजिल्ला स्थित सबै स्थानीय तहको Email ID मार्फत सूचनाहरू पठाएर सूचित गरिने गरिएको छ।

## ६. सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवार अधिकारी सम्बन्धित शाखा

### प्रमुख

सि.नं	शाखा	कर्मचारीको नाम	पद	कैफियत
१	प्राविधिक एकाइ सोलुखुम्बु	शोभा कुमारी मगर	ना.प्र.स	किवि जोन किवि जोन
		संजय बस्नेत	ना.प्रा.स	
		सुष्मा राई	ना.प्र.स	स्याउ/ओखर जोन
		कविता मगर	ना.प्रा.स	
		पार्वता बास्तोला	ना.प्रा.स	अदुवा/वेसार जोन
१	प्राविधिक शाखा ओखलढुङ्गा	श्री सजना भुजेल	पशु विकास अधिकृत	बाखा जोन
		श्री सुदिप कट्वाल	ना.प.पे.प्रा	
		श्री सुनिता कट्वाल	ना.प.पे.प्रा	

		श्री सरिता दाहाल	ना.प्रा.स	आलु जोन
		श्री लिलाकुमार श्रेष्ठ	ना.प्रा.स	
२	इन्जिनियरिङ शाखा	श्री सुमन कुमार साह	इन्जिनियर	
३	प्रशासन शाखा	श्री राजेन्द्र राजभण्डारी	नायब सुब्बा	
४	आर्थिक प्रशासन शाखा	श्री गोविन्द बहादुर श्रेष्ठ	लेखापाल	

## ७. सेवा प्राप्ति गर्ने लाग्ने दस्तुर र अवधि

दश पेजसम्मको सूचना नि: शुल्क प्राप्त हुने र सो भन्दा माथि भएमा प्रति पेज रु ५।— दस्तुर लाग्ने, सूचनाको प्रकृति हेरी बढीमा १५ दिनसम्मको अवधि लाग्ने ।

## ८. निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया र अधिकारी

निवेदन, उजुरी उपर निर्णय गर्ने प्रक्रिया

नागरिकले माग गरेको सूचना १५ दिनभित्र पनि सूचना अधिकारीले उपलब्ध नगराए नागरिक सूचना अधिकारी विरुद्ध उजुरी गर्ने कार्यालय प्रमुख समक्ष जानुपर्नेछ । कार्यालय प्रमुख समक्ष उजुरी परेको ७ दिनभित्र कार्यालय प्रमुखले सूचना अधिकारी मार्फत वा आफै नागरिकलाई सूचना उपलब्ध गराउनुपर्छ । ७ दिनभित्र कार्यालय प्रमुखले पनि नागरिकलाई सूचना उपलब्ध नगराए नागरिकले त्यसको ३५ दिनभित्र सूचना अधिकारी र कार्यालय प्रमुख विरुद्ध राष्ट्रि सूचना आयोगमा पुनरावेदन गर्न सक्नेछन् ।

## ९. सार्वजनिक निकायको वेबसाइटः

यस परियोजना कार्यान्वयन इकाईको वेबसाइट <https://piuokhaldhunga.pmamp.gov.np/>

प्रस्तुत विवरण कार्यालयको बेबसाइट <https://piuokhaldhunga.pmamp.gov.np/> मा हर्न सकिने छ ।

फोन नं ९८५२८४९७९९, ९८५२८२८०३०, ०३७५२०७९९

ईमेल: [pmamp.piu.ok@gmail.com](mailto:pmamp.piu.ok@gmail.com)

